



छायाँनाथ रारा नगरपालिकाद्वारा प्रकाशित

स्थानीय राजपत्र

खण्ड : ६

संख्या : १

२०८० श्रावण ०५

भाग-२

छायाँनाथ रारा नगरपालिका, मुगुको

सूचना

छायाँनाथ रारा नगरपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि
सर्वसाधारणको जानकारीको लागि
प्रकाशन गरिएको छ ।

छायाँनाथ रारा नगरपालिका मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धि
(पहिलो संशोधन) कार्यविधि, २०८०

संशोधन

पहिलो संशोधन

२०८०/०२/०३

सम्बत २०८० को कार्यविधि नं. ११

मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन गर्न बनेको कार्यविधि

प्रस्तावना: नेपालको संविधानको धारा २१४ को उपदफा (१), उपदफा (२) तथा अनुसूची-८ मा उल्लेखित स्थानीय तहको अधिकारहरू र मेलमिलाप सम्बन्धि ऐन, २०६८ तथा नियमावली, २०७० आत्मसाथ गर्दै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा (१) र उपदफा (२) ले न्यायिक समितिलाई प्रदत्त गरेका विवादहरू मेलमिलापको माध्यमबाट समाधान गर्नका लागि मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धि कार्यविधिको व्यवस्था गर्न वाञ्छनीय भएकोले,

स्थानीय शासन सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम छायौंनाथ रारा नगरपालिकाद्वारा यो मेलमिलाप कार्यविधि जारी गरिएको छ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस कार्यविधिको नाम छायौंनाथ रारा नगरपालिका "मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धि (दोस्रो संशोधन) कार्यविधि, २०८०" रहेको छ।

(२) यो कार्यविधि स्थानीय राजतन्त्रमा प्रकाशन भएपछि प्रारम्भ हुनेछ।

२. **परिभाषा:** बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:

(क) "संविधान" भन्नाले नेपालको संविधानलाई सम्झनु पर्छ।

(ख) "ऐन" भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्झनु पर्छ।

(ग) "केन्द्र" भन्नाले यस कार्यविधि बमोजिम स्थापना भएको मेलमिलाप केन्द्र सम्झनु पर्छ।

(घ) "कार्यालय" भन्नाले छायौंनाथ रारा नगरपालिकाको कार्यालय सम्झनु पर्छ।

(ङ) "नगरपालिका" भन्नाले छायौंनाथ रारा नगरपालिका सम्झनु पर्छ।

(च) "दोस्रो पक्ष" भन्नाले पक्षको निवेदनको आधारमा मेलमिलापको लागि न्यायिक समिति तथा मेलमिलाप केन्द्रले बोलाएको विवादको पक्ष सम्झनु पर्छ।

- (छ) "न्यायिक समिति" भन्नाले नेपालको संविधानको धारा २१७ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ बमोजिम नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सम्झनु पर्छ।
- (ज) "पक्ष" भन्नाले विवाद समाधानको लागि न्यायिक समिति तथा मेलमिलाप केन्द्र निवेदन दिने व्यक्ति सम्झनु पर्छ।
- (झ) "पहिलो पक्ष" भन्नाले विवाद समाधानको लागि न्यायिक समिति तथा मेलमिलाप केन्द्र निवेदन दिने व्यक्ति सम्झनु पर्छ।
- (ञ) "मन्त्रालय" भन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्झनु पर्छ।
- (ट) "कार्यविधि सम्बन्धि ऐन" भन्नाले छायौंनाथ रारा नगरपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धि) ऐन, २०७५ लाई सम्झनु पर्छ।
- (ठ) "कार्यविधि" भन्नाले छायौंनाथ रारा नगरपालिका द्वारा जारी गरिएको मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धि कार्यविधि, २०७९ सम्झनु पर्छ।
- (ड) "मेलमिलाप" भन्नाले पक्षहरूले मेलमिलापकर्ताको सहयोगमा विवाद वा मुद्दाको निरूपण गर्न अपनाइने प्रक्रिया सम्झनु पर्छ।
- (ढ) "मेलमिलाप केन्द्र" भन्नाले छायौंनाथ रारा नगरपालिका द्वारा स्थापना गरिएको वा मेलमिलाप सम्बन्धि काम गर्न अनुमति प्राप्त गैर सरकारी संस्था द्वारा स्थानीय तह सँग समन्वय गरी स्थापना गरिएको सामुदायिक मेलमिलाप केन्द्र समेतलाई सम्झनु पर्छ।
- (ण) "मेलमिलापकर्ता" भन्नाले पक्षहरू बिचको विवादलाई छलफल गराई सहज वातावरण सृजना गर्न तथा सो विषयमा सहमति कायम गर्नका लागि उत्प्रेरित गर्न यस कार्यविधि बमोजिम नियुक्त व्यक्ति सम्झनु पर्छ।
- (त) "प्रमाणपत्र" भन्नाले मेलमिलापकर्ताको रूपमा काम गर्न मेलमिलाप परिषद वा परिषद द्वारा अनुमति प्राप्त संस्था द्वारा प्रदान गरिएको प्रमाणपत्र सम्झनु पर्छ।
- (थ) "मेलमिलाप सत्र" भन्नाले मेलमिलापकर्ताले मेलमिलाप प्रक्रियाद्वारा विवाद समाधानका लागि विवादका सरोकारवालाको रूपमा रहेका विवादका पक्ष सम्मिलत सुरक्षित एवम सहज स्थानमा वार्ता तथा छलफल गराउने उद्देश्यले सञ्चालन गरिने बैठक सम्झनु पर्छ।
- (द) "गैर सरकारी संस्था" भन्नाले प्रचलीत कानून बमोजिम स्थापना भएका र छायौंनाथ रारा नगरपालिका सँग समन्वय गरी कार्यसञ्चालन गर्ने गैर नाफामुलक सामाजिक संस्था सम्झनु पर्छ।
- (ध) "विवाद" भन्नाले न्यायिक समिति तथा मेलमिलाप केन्द्रमा दर्ता रहेको विवाद सम्झनु पर्छ।
- (न) "नगर प्रमुख" भन्नाले छायौंनाथ रारा नगरपालिकाको नगर प्रमुखलाई सम्झनु पर्छ।
- (प) "उप प्रमुख" भन्नाले छायौंनाथ रारा नगरपालिकाको उपप्रमुखलाई सम्झनु पर्छ।
- (फ) "वडा" भन्नाले छायौंनाथ रारा नगरपालिकाको वडालाई सम्झनु पर्छ।
- (ब) "वडा अध्यक्ष" भन्नाले छायौंनाथ रारा नगरपालिकाको वडा अध्यक्षलाई सम्झनु पर्छ।
- (भ) "सभा" भन्नाले छायौंनाथ रारा नगरपालिकाको नगरसभालाई सम्झनु पर्छ।

- (म) "कार्यपालिका" भन्नाले छायाँनाथ रारा नगरपालिकाको कार्यपालिका सम्झनु पर्छ।
- (य) "सदस्य" भन्नाले न्यायिक समितिको सदस्यलाई सम्झनु पर्छ।
- (र) "संयोजक" भन्नाले मेलमिलाप केन्द्र सञ्चालन भएको वडाको सचिव सम्झनु पर्छ। साथै सो शब्दले मेलमिलाप संयोजकको रूपमा कामकाज गर्ने गरी तोकिएको वडा कार्यालयको कर्मचारीलाई समेत सम्झनु पर्छ।

३. उद्देश्य: यस कार्यविधिको उद्देश्य देहाय बमोजिम हुनेछः-

- (क) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४९ बमोजिम मेलमिलाप सम्बन्धि कार्यलाई सरल र सहज तवरले सञ्चालन गर्न सहयोग पुर्याउनु।
- (ख) स्थानीय स्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गर्न सहयोग पुर्याउनु।

परिच्छेद-२

मेलमिलाप केन्द्रको स्थापना, काम, कर्तव्य र अधिकार

४. मेलमिलाप केन्द्रको स्थापना: (१) न्यायिक समितिको क्षेत्राधिकार भित्रका विवाद मेलमिलाप प्रक्रिया समाधानमा सहयोग पुर्याउन नगरपालिकाको प्रत्येक वडामा आवश्यकता अनुसार मेलमिलाप केन्द्र स्थापना गरिनुपर्छ।

(२) कार्यालयले नगरपालिकाको कार्यालय भवन वा वडा कार्यालयको भवन वा कार्यपालिकाले तोकेको स्थानमा उपदफा (१) बमोजिमको कार्यालय स्थापना गर्नुपर्छ।

४.क* मेलमिलाप केन्द्रको गठन:- (१) छायाँनाथ रारा नगरपालिका अन्तर्गतका १४ ओटै वडा कार्यालयहरूमा वडा अध्यक्षहरूको अध्यक्षतामा देहायबमोजिमको सदस्यहरू रहने गरी मेलमिलाप केन्द्रको गठन हुनेछः-

- | | |
|--|-----------------|
| (क) सम्बन्धीत वडाका वडा अध्यक्ष | -अध्यक्ष/संयोजक |
| (ख) सम्बन्धीत वडाबाट सूचिकृत भएका मेलमिलापकर्ताहरू | -सदस्य |
| (ग) वडा सचिव | -सदस्य सचिव |

(२) सम्बन्धीत वडाबाट मेलमिलापकर्ताहरू सूचिकृत नभएको खण्डमा समेत उक्त केन्द्रको औचित्य कायमै रहनेछ पछि सूचिकृत भएको मेलमिलापकर्ता यसको सदस्य स्वतः कायम हुनेछ।

(३) न्यायिक समितिबाट मेलमिलापका लागि मेलमिलाप केन्द्रमा पठाएको मुद्दा/विवादमा उक्त केन्द्रमा सदस्य रहेका मेलमिलापकर्ताहरूले पक्षहरू सँग वार्ता तथा छलफलका माध्यमबाट मेलमिलाप गराई विवादको निरूपन गर्नु पर्छ।

४.ख* अध्यक्ष काम कर्तव्य र अधिकार: मेलमिलाप केन्द्रका पदाधिकारीहरूको निम्न बमोजिमको काम कर्तव्य रहनेछ।

(१) अध्यक्षको काम, कर्तव्य

- (क) अध्यक्षले मुद्दाका पक्षहरूलाई मेलमिलापको माध्यमबाट समाधान गर्न प्रोत्साहन तथा उत्प्रेरित गर्ने,
- (ख) मेलमिलापका लागि मेलमिलापकर्ताहरूलाई सहज वातावरण बनाई दिने काम संयोजकको हुनेछ,
- (ग) छलफलको लागि आवश्यक पर्ने भौतिक पूर्वाधार लगायत स्थान तथा अन्य स्टेशरी सामग्रीहरूको

*पहिलो संशोधनबाट थप गरिएको

उपलब्ध गराउने कार्य पनि संयोजक कै हुने,

(घ) निर्णय तथा फैसलाहरूको चलन चलाउन सहयोग गर्ने।

५.

मेलमिलाप केन्द्रको काम, कर्तव्य र अधिकार : (१) मेलमिलाप केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।

- (क) विवादका पक्षबाट विवादसँग सम्बन्धित विषयको अनुसूची-१ को ढाँचामा निवेदन लिने र दर्ता गर्ने,
- (ख) मेलमिलाप सम्बन्धि विवादका पक्षलाई सूचना दिने,
- (ग) मेलमिलापकर्ता हुने योग्यता पुगेको व्यक्तिले मेलमिलापकर्ताको रूपमा सूचीकृत हुन मेलमिलाप केन्द्रमा निवेदन दिएमा न्यायिक समितिमा पठाउने,
- (घ) न्यायिक समितिबाट मेलमिलापकर्ताको शपथ लिएका व्यक्तिलाई मेलमिलापकर्ताको काममा लगाउने,
- (ङ) सूचीकृत मेलमिलापकर्ता मध्येबाट विवादका पक्षलाई मेलमिलापकर्ता छनौट गर्न लगाउने,
- (च) मेलमिलाप प्रक्रियामा सहजीकरण गर्ने,
- (छ) विवादको निवेदन, अन्य कागजात तथा सहमति पत्रको न्यायिक समितिले तोके बमोजिम अभिलेख राखे तथा तोकिएको स्थानीय प्रतिवेदन दिने,
- (ज) मेलमिलाप प्रक्रिया बमोजिम सहमति हुन नसकेको विषय न्यायिक समितिमा फिर्ता पठाउने,
- (झ) विवादको दोस्रो पक्ष उपस्थिति भएर मेलमिलापकर्ताको छनौटको काम सकिएको मितिले तीन महिना भित्र मेलमिलापको माध्यमबाट विवादको समाधान गर्ने व्यवस्था मिलाउने,
- (ञ) पक्ष बिचको सहमती कार्यान्वयनको लागि विवादको मिसिल न्यायिक समितिमा पठाउने,
- (ट) विवादका पक्षबाट मेलमिलापको प्रक्रियाबाट भएको सहमति कार्यान्वयन गरे नगरेको नियमित रूपमा अनुगमन गर्ने गराउने तथा पक्षको आपसी सम्बन्ध बारे जानकारी लिने,
- (ठ) स्थानीय बासिन्दालाई मेलमिलाप सेवा प्रयोग गर्न अभिप्रेरित गर्ने,
- (ड) मेलमिलापकर्ताको क्षमता अभिवृद्धि सम्बन्धि आवश्यक कार्य गर्ने,
- (ढ) नगरपालिकाको कार्यक्रम बमोजिम मेलमिलाप सेवाको प्रचार प्रसार गर्ने र सचेतनामूलक कार्यक्रम चलाउने,
- (ण) न्यायिक समितिबाट तोकिएका वा अधिकार प्रत्यायोजन गरिएका अन्य काम गर्ने।

६.

मेलमिलाप केन्द्रमा हुन पर्ने आधारभुत सुविधाहरू : (१) मेलमिलाप केन्द्रमा देहाय बमोजिमका आधारभुत सुविधा हुनुपर्छ।

- (क) मेलमिलाप सत्र सञ्चालनका लागि गोपनीय र सुरक्षित स्थान,
- (ख) मेलमिलापकर्ता, विवादका पक्ष एवम सरोकारवालाको सुविधाको लागि मेलमिलाप कक्षमा आवश्यक कुर्सी, टेबल लगायत पर्याप्त स्थान,
- (ग) सूचीकृत मेलमिलापकर्ताको नाम, ठेगाना र फोटो सहितको सूचीको र मेलमिलाप केन्द्रको साईन बोर्ड,
- (घ) विवादका पक्षको लागि स्वच्छ पिउने पानी तथा शौचालय,
- (ङ) विवाद दर्ता निवेदनको फारम र विवाद दर्ता गर्ने रजिष्टर, मेलमिलापकर्ता रोजेको रेकर्ड राख्नको लागि

फारम,

- (च) दोस्रो पक्षलाई जानकारी गराउने फारम, मेलमिलापकर्तालाई जानकारी गराउने फारम, सहमति-पत्रको फारम, प्रगति प्रतिवेदन फारम, अभिलेख राख्ने र रजिष्टर लगायतका अन्य मसलन्द सामाग्री।

परिच्छेद-३

मेलमिलाप सेवाको व्यवस्थापन

७. विवाद दर्ता : (१) न्यायिक समितिको क्षेत्राधिकार भित्रका विवाद समाधानको लागि न्यायिक समिति वा न्यायिक समितिले तोकेको स्थानमा दर्ता हुनेछन।

(२) उपदफा (१) बमोजिम न्यायिक समितिले विवादका प्रथम पक्ष बसोबास गर्ने वडामा रहेको मेलमिलाप केन्द्रमा समेत निवेदन दर्ता गर्न सक्ने निर्णय गर्न सक्नेछ।

* (क) न्यायिक समिति समक्ष दायर भएको मुद्दाका पक्षहरूले सो मुद्दा मेलमिलापको प्रक्रियाबाट समाधान गर्न चाहेमा सोही व्यहोरा उल्लेख गरी अनुसूची-१(क) बमोजिमको दाँचामा जुनसुकै वखत निवेदन दिन सक्नेछन।

* (ख) खण्ड (क) बमोजिमको निवेदन मुद्दाको एक पक्षले मात्र दिएको भए न्यायिक समितिले अर्को पक्ष मेलमिलाप प्रक्रियामा जान चाहे नचाहेको विषयमा निजको सहमति लिनु पर्छ।

* (ग) खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए पनि स्थानिय सरकार संञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा (२) को अधिकार क्षेत्र भित्र पर्ने मुद्दा तथा न्यायिक समितिलाई मेलमिलापबाट समस्याको समाधान हुन उपयुक्त लागेमा निश्चित समय तोकी मेलमिलापको प्रक्रियाबाट समाधान गर्न अनुसूची-१(ख) बमोजिमको आदेश दिन सक्नेछ।

(३) उपदफा (१) र उपदफा (२) बमोजिम कुनै व्यक्तिले लिखित नभै मौखिक रुपमा गुनासो/उजुरी/निवेदन व्यक्त गरेमा त्यसलाई लिखित रुपमा उतार गरी कार्यालय वा मेलमिलाप केन्द्रले निजको सहीछाप गराई दर्ता गर्ने व्यवस्था मिलाउनेछ।

(४) यस दफा * तथा उपदफा (२) को उपदफा (क) बमोजिम पर्न आएको निवेदन बमोजिम न्यायिक समितिमा दर्ता भएको निवेदन, * मिसिलमा संलग्न कागजातहरूको प्रतिलिपि समेत साथै राखि सो समितिले मेलमिलाप गर्ने प्रयोजनको लागि सम्बन्धित वडामा रहेको मेलमिलाप केन्द्रमा पठाउने व्यवस्था मिलाउनु पर्छ।

८. मेलमिलापकर्ता छनौट प्रक्रिया: (१) प्रत्येक वडामा कम्तिमा एक मेलमिलाप केन्द्र रहनेछ:

(२) प्रत्येक मेलमिलाप केन्द्र समितिमा ६ जना मेलमिलापकर्ता रहनेछन।

तर एउटा मेलमिलाप केन्द्रमा सूचीकृत भएका मेलमिलापकर्ताले अन्य मेलमिलाप केन्द्रमा सूचीकृत भै मेलमिलाप सेवा प्रदान गर्न चाहेमा त्यस्तो मेलमिलापकर्तालाई सूचीकृत गरी मेलमिलाप सेवा सुचारु गर्न कुनै बाधा पर्ने छैन।

*पहिलो संशोधनबाट थप गरिएको

- (३) पक्षले रोजेको मेलमिलापकर्ताबाट मेलमिलाप सम्बन्धी कार्य सञ्चालन गरिने छ।
- (४) नगरपालिकाको मुख्य कार्यालय रहेको स्थानमा समेत मेलमिलाप केन्द्रको स्थापना गर्न सकिने छ।
- (५) यो कार्यविधि लागू हुँदा साविक देखि स्थानीय मेलमिलाप केन्द्रमा कार्यरत मेलमिलापकर्ता समयमै रहने छन्।
- (६) विवादको संख्या बढ्न गई वा अन्य कारणले मेलमिलापकर्ताको संख्यामा कमी भएमा कार्यालयले उपदफा (२) मा उल्लेखित संख्याको अतिरिक्त आवश्यक संख्यामा थप मेलमिलापकर्ता सूचीकृत गर्न कुनै बाधा पर्ने छैन।
- (७) न्यायिक समितिले आफू समक्ष दर्ता भएका वा कार्यविधि बमोजिम तोकिएको स्थानमा दर्ता भएका विवाद कुनै पनि मेलमिलाप केन्द्रबाट मेलमिलाप प्रक्रिया अपनाउने गरी तोक्न सक्नेछ।
- (८) कार्यालयले सूचीकृत भएका मेलमिलापकर्ताको विवरण अनुसूचि-२ बमोजिमको ठाँउमा तयार गरी कार्यालय तथा सम्बन्धित वडाको मेलमिलाप केन्द्रमा राख्ने व्यवस्था मिलाउने छ।

***८.क** मेलमिलापको प्रमाणपत्र: दफा ८ बमोजिम मेलमिलापकर्ताको रूपमा सूचीकृत भएको व्यक्ति/संस्थालाई अनुसूची-२ (क) बमोजिमको दाँचामा मेलमिलापको प्रमाणपत्र दिनु पर्छ।

९. मेलमिलापको लागि मेलमिलापकर्ताको छनौट: (१) मेलमिलाप केन्द्रमा विवाद दर्ता गराउने पहिलो पक्षले मेलमिलाप केन्द्रमा रहेको अनुसूची-२ बमोजिम तथा गरिएको मेलमिलापकर्ताको सूचीबाट मेलमिलापकर्ता छनौट गर्न पाउने छन्।

(२) उपदफा (१) बमोजिम विवादको पहिलो पक्षले रोजेको व्यक्ति बाहेक दोस्रो पक्षले मेलमिलापकर्ताको सूचीमा नाम भएका अन्य कुनै पनि मेलमिलापकर्तालाई छनौट गर्न पाउने छन्।

(३) विवादका पहिलो र दोस्रो पक्षले मेलमिलापकर्ता छनौट गरे पश्चात संयोजकले छानिएका दुईजना मेलमिलापकर्ता सँगको समन्वय गरी मेलमिलापकर्ताको सूचीमा नाम उल्लेख भएका अन्य मेलमिलापकर्ता मध्येबाट तेस्रो मेलमिलापकर्ताको छनौट गर्नु पर्छ।

(४) विवादका पक्षले मेलमिलापकर्ता छनौट गर्दा कुनै विवादको सम्बन्धमा न्यायिक समितिको संयोजक वा कुनै सदस्यको निजी सरोकार वा स्वार्थ गाँसिएको वा त्यस्तो संयोजक वा सदस्यको नाता भित्रका व्यक्ति विवादको पक्ष भएमा त्यस्तो मेलमिलापकर्ताको सट्टामा अर्को मेलमिलापकर्ता रोज्ने छन्।

***९.क** मेलमिलापकर्तालाई नियुक्तिपत्र दिनु पर्ने: दफा ८ बमोजिम मेलमिलापकर्ताको छनौट गरेपछि सम्बन्धित पक्षहरूले त्यस्तो मेलमिलापकर्तालाई अनुसूची-२ (ख) बमोजिमको दाँचामा नियुक्तिपत्र दिई सोको जानकारी मेलमिलाप केन्द्र तथा समितिलाई गराउनु पर्छ।

१०. विवादका पक्षको उपस्थिति: (१) विवादका पक्ष मेलमिलाप केन्द्रबाट तोकिएको मिति, स्थान र समयमा मेलमिलापको लागि उपस्थित हुनुपर्छ।

*पहिलो संशोधनबाट थप गरिएको

(२) मेलमिलापको लागि तोकिएको दिनमा दुवै पक्ष उपस्थित भएपछि मात्र मेलमिलापकर्ताले मेलमिलापको प्रक्रिया अघि बढाउनु पर्छ।

(३) विवादका पक्षलाई मेलमिलापको लागि तोकिएको दिनमा विवादका पक्षलाई निर्धारण गरेको समय भन्दा नै मेलमिलाप कक्षमा मेलमिलापकर्ता उपस्थित हुनु पर्छ।

(४) मेलमिलापका लागि रोकिएको दिनमा कुनै एक पक्ष वा दुवै पक्ष उपस्थित नभएमा मेलमिलापकर्ताले सोही व्यहोरा जनाई अनुसूची-३ को ढाँचामा मेलमिलाप केन्द्रमा प्रतिवेदन सहित फिर्ता पठाई दिनु पर्छ।

११. मेलमिलाप सत्र सञ्चालन प्रक्रिया: (१) दफा ८ बमोजिम छनौट भएका तीन जना मेलमिलापकर्ताले मेलमिलाप सत्र सञ्चालन गर्नु पर्छ।

(२) उपदफा (१) बमोजिमका मेलमिलापकर्तालाई मेलमिलाप केन्द्रमा तोकिएको मितिमा उपस्थित हुन संयोजकले जानकारी गराउने छ।

(३) उपदफा (२) बमोजिम पहिलो मेलमिलापकर्ताले मेलमिलापकर्ताको रूपमा काम गर्न असमर्थता देखाएमा केन्द्रले विवादको दुवै पक्षलाई बाँकी मेलमिलापकर्ता मध्येबाट तीन जना मेलमिलापकर्ता रोजी प्राथमिकता समेत तोक्न लगाउनु पर्छ।

(४) उपदफा (३) बमोजिम तोकिएका मेलमिलापकर्तालाई केन्द्रले प्राथमिकताक्रमको आधारमा मेलमिलाप सत्र सञ्चालन गर्न लगाउने छ।

(५) विवादका दुवै पक्षले एकै जना मेलमिलापकर्तालाई छनौट गर्न सहमति गरेमा एकजना मेलमिलापकर्ताले मात्र पनि मेलमिलाप प्रक्रिया सञ्चालन गर्न सक्नेछन।

(६) छानिएका मेलमिलापकर्ताले पक्षसँग समन्वय गरी मेलमिलाप सत्र सञ्चालन गर्ने मिति र स्थान तय गर्नु पर्छ।

(७) विवादका पक्ष र मेलमिलापकर्ता पूर्व निर्धारित स्थान, मिति र समयमा मेलमिलाप सत्रमा उपस्थित हुने व्यवस्था संयोजकले मिलाउनु पर्छ।

(८) विवादका पक्ष उपस्थित भै सकेपछि छानिएका मेलमिलापकर्ताले विवादका पक्षलाई सुरक्षित मेलमिलाप कक्षमा गईन मेलमिलाप प्रक्रिया र मेलमिलापकर्ताको भूमिका बारे जानकारी दिने र मेलमिलाप सत्र सञ्चालन हुँदा पालन गर्नुपर्ने आधारभुत नियम निर्धारण गरी मेलमिलाप प्रक्रियाका चरण अपनाउँदै विवाद समाधान गर्न सहजीकरण गर्नु पर्छ।

(९) मेलमिलाप सत्र आवश्यकता अनुसार एक वा सो भन्दा बढी पटक बस्न सक्छ।

(१०) विवाद दर्ता भएको वडा बाहेक अन्य कुनै वडामा सूचीकृत भएका मेलमिलापकर्तालाई समेत यस दफा बमोजिम मेलमिलाप केन्द्रले न्यायिक समितिसँग अनुमती लिई मेलमिलापकर्ताको रूपमा काम गर्ने व्यवस्था मिलाउन सक्छ।

१२. मेलमिलापकर्ताले ध्यान दिनुपर्ने कुराहरु: (१) मेलमिलापकर्ताले कार्यसम्पादन गर्दा देहायका विषयमा ध्यान दिनु पर्छ:-
- (क) मेलमिलाप सत्र सञ्चालन गर्दा उठेका विषय टिपोट गर्ने र त्यसको अर्थ पक्षलाई बुझाउने,
 - (ख) विवादमा निर्णय नदिने र आफूलाई निर्णयकर्ता नभई विवाद समाधान प्रक्रियाको सहजकर्ता सम्झने र छलफल, वार्ता, संवादबाट विवाद समाधानका लागि सहजीकरण गर्ने,
 - (ग) कुनै पक्षलाई जात, जाति, धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय वा राजनितिक आस्था वा अन्य कुनै आधारमा भेदभाव नगरी निष्पक्ष र तटस्थ रहने,
 - (घ) मानव अधिकार, मौलिक हक, मानव अधिकार र सामाजिक न्यायको विषयमा संवेदनशिल रहने,
 - (ङ) मेलमिलाप सत्रको समाप्तिपछि सहमति बाहेक लेखेका अन्य टिपोट सम्बन्धि सामाग्री नष्ट गरी गोपनीयता कायम गर्ने,
 - (च) कुनै कानूनी जटिलता आएमा कार्यालय एवम् न्यायिक समितिको सहयोगमा विशेषज्ञ सँग परादर्श लिएर मात्र कानून सम्मत रूपमा पक्ष बीच सहमति गराउने,
 - (छ) विवादका पक्षलाई मेलमिलापकर्ता रोज्न लगाउँदा मेलमिलाप केन्द्रबाट हुने विवाद समाधानसा प्रक्रियाका सम्बन्धमा सम्बन्धित पक्षलाई संयोजकले यथेष्ट जानकारी गराउने।

१३. सहमतिपत्र तयार गर्नु पर्ने: (१) मेलमिलापकर्ताले विवादका पक्षले विवादको विषयमा सहमति गरेमा अनुसूची-४ बमोजिमको ढाँचामा तीन प्रति सहमति पत्र तयार गर्नु पर्छ।
- (२) उपदफा (१) बमोजिम तयार भएको सहमतिपत्रको विवादमा पक्ष तथा मेलमिलापकर्ताले सहीछाप गरी मेलमिलाप केन्द्रमा बुझाउनु पर्छ।
 - (३) उपदफा (१) बमोजिम तयार भएको सहमतिपत्रको एक एक प्रति मेलमिलापकर्ताले मेलमिलाप गर्ने पक्षलाई तत्काल उपलब्ध गराउनु पर्छ।
 - (४) सहमति पत्रको तेस्रो प्रतिलाई मिलापत्र र मेलमिलाप सहमति कार्यान्वयन गर्ने प्रयोजनका लागि मेलमिलाप केन्द्रले न्यायिक समिति समक्ष पठाउनु पर्छ।
 - (५) सहमति कार्यान्वयन गर्न निवेदन साथ कुनै पक्ष न्यायिक समिति समक्ष उपस्थित भएमा वा मेलमिलाप केन्द्रबाट सहमतिपत्र प्राप्त भएमा न्यायिक समितिले सम्बन्धित पक्षसँग बुझी सहमतिपत्र, मिलापत्रमा लेखिएको व्यहोरा ठीक छ भन्ने मिलापत्रको रूपमा अनुमोदन गरी त्यसलाई कार्यान्वयनको लागि सम्बन्धित पक्षलाई आदेश दिनु पर्छ।
 - (६) उपदफा (५) बमोजिम अनुमोदन भएको सहमतिपत्र कार्यान्वयनको लागि न्यायिक समिति सो सहमतिपत्र कार्यापालिकामा पठाउनु पर्दछ।
 - (७) उपदफा (५) बमोजिम प्राप्त सहमतिपत्र कार्यालयले कार्यान्वयनको लागि कुनै निकाय वा संस्थामा पठाउनु पर्ने भएमा सहमतिपत्रको व्यहोरा बमोजिम गर्न सम्बन्धित निकायमा लेखी पठाउनु पर्दछ।
 - (८) यस परिच्छेद बमोजिम मेलमिलापद्वारा विवाद समाधान गर्दा मेलमिलापकर्ता नियुक्ति भएको

मितिले तीन महिनाभित्र सम्पन्न गरिसक्नु पर्छ।

१४. विवादमा पक्षलाई जानकारी दने: (१) यस कार्यविधि बमोजिम मेलमिलाप केन्द्रबाट विवादमा मेलमिलाप भएमा वा मेलमिलाप हुन नसकेमा सोही कुरा उल्लेख गरी सम्बन्धित पक्षलाई संयोजकले जानकारी दिनु पर्छ।

(२) मेलमिलाप हुन नसकेका विवादका पक्षलाई तारेख तोकी उक्त विवादमा अन्य प्रक्रिया अपनाउन दर्ता भएको निवेदन सहितका सम्पूर्ण कागजात मेलमिलाप केन्द्रको संयोजकले न्यायिक समिति समक्ष पठाउनु पर्छ।

परिच्छेद-४

नगरपालिकाको मेलमिलाप सम्बन्धि काम, कर्तव्य र अधिकार

१५. नगरपालिकाको मेलमिलाप सम्बन्धि काम, कर्तव्य र अधिकार: मेलमिलाप सेवा विस्तार र विकासका लागि नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।

- (क) स्थानीयस्तरमा मेलमिलाप सेवा विस्तार र विकास बारे वार्षिक योजना एवम कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने,
- (ख) मेलमिलापबाट भएको सहमतिपत्रको अभिलेख राख्ने र सो सम्बन्धी कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गर्ने,
- (ग) मेलमिलाप सेवा सञ्चालनका लागि मेलमिलाप केन्द्र स्थापना र आवश्यक भौतिक सामग्री र मसलन्द व्यवस्थापन गर्ने,
- (घ) मेलमिलाप सम्बन्धी तालीमका लागि सहभागीको छनौट गर्ने र गैरसरकारी संस्था तथा अन्य निकायसँग गर्ने तथा तालीम आयोजना गर्न प्राविधिक, आर्थिक तथा आवश्यक सहयोग पुर्याउने,
- (ङ) तोकिएको योग्यता पूरा भएमा र कम्तीमा ४८ घन्टा (८ दिन) को आधारभुत मेलमिलाप तालिम प्राप्त गरेका मेलमिलापकर्तालाई शपथ गराई मेलमिलापकर्ताको सूचीमा सूचीकृत गर्ने,
- (च) एक वर्ष भन्दा अगाडि मेलमिलाप सम्बन्धी आधारभुत तालिम लिएका व्यक्तिलाई सूचीकृत गर्नु अघि तोकिएको पाठ्यक्रम बमोजिमको पुनर्ताजगी तालिम लिएर सूचीकृत हुन पाउने व्यवस्था मिलाउने,
- (छ) मेलमिलापकर्ताको रूपमा सूचीकृत भएका मेलमिलापकर्तालाई प्रत्येक वर्ष मेलमिलापकर्ताको पुनर्ताजगी तालिममा सहभागी हुने व्यवस्था मिलाउने,
- (ज) मेलमिलाप सम्बन्धी प्रशिक्षक प्रशिक्षण लिएका व्यक्ति वा कानून बमोजिम अधिकारप्राप्त निकायबाट तालिम दिने संस्थाको रूपमा सूचीकृत भएका संस्थाबाट मात्र मेलमिलाप सम्बन्धी तालिम सञ्चालन गर्न पाउने व्यवस्था मिलाउने,
- (झ) न्यायिक समितिको निर्णय वा मेलमिलापको सहमति बमोजिम न्यायिक समितिबाट अनुमोदन भै मिलापत्र भएका विषयको कार्यान्वयन गर्ने, गराउने र सहमति कार्यान्वयनको अनुगमन र समीक्षा गर्ने,
- (ञ) सरोकारवाला अन्य निकायबाट हुने अनुगमनको कार्यलाई सहयोग पुर्याउने र अनुसूची-५ बमोजिमको

ढाँचामा अभिलेख राख्ने,

- (ट) मेलमिलाप केन्द्र अनुगमन गर्ने, मेलमिलाप सेवालार्इ सबैको पहुँच पुर्याउन आवश्यक कार्य गर्ने,
- (ठ) मेलमिलापकर्तार्इ मेलमिलाप सेवा उपलब्ध गराए वापत पारिश्रमिक वा यातायात खर्च र भत्ताको व्यवस्था गर्ने,
- (ड) मेलमिलाप कोष खडा गर्ने र आवश्यकता अनुसार मेलमिलाप केन्द्र स्थापना र सञ्चालन गर्न कोषको प्रयोग गर्ने,
- (ढ) मेलमिलाप कोष सञ्चालन निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याउने तथा मेलमिलापकर्तार्इ प्रोत्साहित गर्ने गतिविधि सञ्चालन गर्ने,
- (ण) मन्त्रलयसंग सहकार्य गरी मेलमिलाप सेवालार्इ प्रभावकारी बनाउने कार्य गर्ने।

१६. मेलमिलाप केन्द्रका सदस्य सचिवको काम, कर्तव्य र अधिकार : मेलमिलाप केन्द्रका संयोजकको काम, सर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

- (क) मेलमिलाप केन्द्रमा आएको निवेदन रजिष्टरमा दर्ता गरी, विवादका पक्षको नाम र ठेगाना, छनौट भएका मेलमिलापकर्ताको नाम र सम्पर्क नं., मेलमिलाप सत्र सञ्चालन मिति, सहमतिपत्रको स्पष्ट खुल्ने गरी अभिलेख राख्ने एवम् अन्य कागजात सुरक्षित राख्ने,
- (ख) विवादका पक्षलार्इ मेलमिलाप केन्द्रको तर्फबाट पत्राचार गर्ने,
- (ग) विवादका पक्षलार्इ मेलमिलापकर्ता रोजन लगाउने,
- (घ) पक्षले रोजेका मेलमिलापकर्तार्इ जानकारी गराउने र मेलमिलापको लागि सहमति लिने,
- (ङ) मेलमिलापको सत्र सञ्चालन हुने दिन र समयको जानकारी पक्ष र मेलमिलापकर्तार्इ दिने,
- (च) मेलमिलाप केन्द्रमा आवश्यक भौतिक र अन्य सामग्री र न्युनतम सेवा सुविधा सुनिश्चित गराउने,
- (छ) मेलमिलापको प्रक्रियामा सम्मिलित हुँदा विवाद समाधान गर्न सहज हुने *वातावरण मिलाउने र मेलमिलापको प्रक्रियाले विवाद समाधानमा पार्ने सकारात्मक प्रभावको जानकारी दिने,
- (ज) पक्षको मेलमिलाप प्रक्रियाप्रतिको संशम हटाउने र मेलमिलापकर्तार्इ सहजीकरण सम्बन्धको बारेमा पक्षको जिज्ञासा सम्बोधन गर्ने,
- (झ) मेलमिलापकर्ताको व्यक्तिगत विवरण सहितको अभिलेख राख्ने,
- (ञ) मेलमिलापकर्तार्इ मेलमिलापकर्ताको रूपमा सूचीकृत भएको कुराको जानकारी गराउने,
- (ट) मेलमिलाप कक्ष र सत्र सञ्चालनको वातावरण बनाउने र सोको व्यवस्थापन गर्ने,
- (ठ) सहमति भएका वा हुन नसकेका विवादको अभिलेख राख्ने,
- (ड) मेलमिलापको मासिक, चौमासिक तथा वार्षिक प्रगती विवरण *न्यायिक समितिको कार्यालयमा पठाउने,
- (ढ) सहमति नभएमा सहमति हुन नसकेको लिखित जानकारी विवादका पक्षलार्इ दिने,
- (ण) सहमति कार्यान्वयन गर्न न्यायिक समिति र वडा कार्यालयबाट तोकिए बमोजिमको जिम्मेवारी वहन गर्ने,
- (त) कार्यालयले तोकेका अन्य कार्य गर्ने,

(थ) मेलमिलाप वा न्यायिक समितिको निर्णयबाट भएको मुद्दाको चलन चलाउने।

१७. मेलमिलापकर्ताको काम, कर्तव्य र अधिकार : मेलमिलापकर्ताको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(क) मेलमिलापको प्रक्रियामा गरी सहजकर्ताको हैसियतले विवाद समाधानमा सहयोग पुर्याउने,

(ख) विवाद समाधान गर्न सहयोग गर्दा न्यायाधिश, मध्यस्थ वा कानूनी सल्लाहकारको भूमिका निर्वाह नगरी सहजकर्ताको मात्र भूमिका निर्वाह गर्ने,

(ग) मेलमिलाप समीक्षा बैठकमा सूचना बमोजिम सहभागी हुने र मेलमिलाप सेवालार्ई प्रभावकारी बनाउन आफ्नो सुझाव प्रस्तुत गर्ने,

(घ) मेलमिलापको विकास र विस्तारका लागि कार्यरत रहने,

(ङ) सहमति कार्यान्वयनमा सहयोग पुर्याउने,

(च) मेलमिलाप सत्र सहजीकरण गर्दा डर, त्रास, दवाव र प्रभावबाट मुक्त हुने र विवादका पक्षलार्ई पनि मुक्त राख्ने,

(छ) मानव अधिकार, मौलिक हक, सामाजिक न्यायको विषयमा सचेत रहने,

(ज) आघातमा परेका वा मनोबैज्ञानिक रूपमा समस्यामा रहेका पक्षलार्ई मनोसामाजिक परामर्शको लागि पठाउन मेलमिलाप केन्द्र संयोजकलार्ई जानकारी गराउने,

(झ) मेलमिलाप प्रक्रियालार्ई उचित व्यवस्थापन गर्ने र सहमतिको लागि पक्षलार्ई स्वतन्त्र रूपमा भूमिका निर्वाह गर्न दिने,

(ञ) पक्षलार्ई मेलमिलापको अनुचित प्रयोगबाट हुने नोक्सानीबाट बचाउन सचेत रहने,

(ट) मेलमिलाप वार्ताको सन्दर्भमा विवादका पक्षबाट व्यक्त भएका कुराको गोपनीयता कायम राख्ने,

(ठ) मेलमिलाप प्रक्रिया अपनाउँदा पनि पक्ष मिल्ने सहमत नभएमा सहमति हुन नसकेको कुराको प्रतिवेदन अनुसुची-३ को ढाँचामा न्यायिक समितिलार्ई दिने,

(ड) अनुसुची-६ मा तोकिएको आचारसंहिताको पालना गर्ने।

परिच्छेद-५

विविध

१८. प्राविधिक सेवा उपलब्ध गराउने: (१) कार्यालय एवम वडा कार्यालयले मेलमिलापकर्तालार्ई आवश्यक प्राविधिक सेवा उपलब्ध गराउने छ।

(२) कार्यालय एवम न्यायिक समितिले मेलमिलापकर्तालार्ई मेलमिलाप गराउने कार्यमा दक्षता विकास गर्न आवश्यक तालिम उपलब्ध गराउन आवश्यक अनुसार राष्ट्रिय वा स्थानीय स्तरका गैर सरकारी संस्था वा समुदायमा आधारित संस्थालार्ई एवम परिचालन गर्न सक्नेछ।

१९. मेलमिलाप नतिजाको अभिलेख व्यवस्थापन: (१) कार्यालय एवम कार्यालयले दर्ता भएका विवाद तथा समाधान भएका विवाद र विवादका पक्षको अभिलेख राख्नु पर्छ। विवादको निरूपण भएको अवस्थामा मेलमिलाप केन्द्रमा दुबै पक्षको र मेलमिलापकर्ताको हस्ताक्षर सहितको पत्र समेत तयार पारी राख्नु पर्छ।

(२) उपदफा (१) बमोजिम अभिलेख राख्नका लागि कार्यालयले निम्न अनुसारका फारम तयार गर्नेछ।

(क) विवाद दर्ता पुस्तिका,

(ख) विवाद र विवाद पक्षको विवरण खुल्ने गरी तोकिएको फारम,

(ग) निवेदन पत्रको फारम,

(घ) दोस्रोपक्षलाई जानकारी गराउने फारम,

(ङ) मेलमिलापकर्ता छनौट फारम,

(च) मेलमिलापकर्तालाई सूचना दिने फारम,

(छ) मेलमिलाप केन्द्रमा पक्षको उपस्थितिको अभिलेख फारम,

(ज) सहमति पत्र फारम,

(झ) विवाद अनुगमन फारम,

(ञ) कार्यालयले तोकेको अन्य फारम।

२०. मेलमिलाप गराउन तालिम लिनुपर्ने: (१) ऐनले तोकेको योग्यता पुगेको व्यक्तिले नगरपालिकामा मेलमिलाप गराउन कम्तिमा ४८ घण्टा (८ दिन) को आधारभुत मेलमिलाप तालिम गरेको हुनुपर्छ।

(२) उपदफा (१) बमोजिमको तालिम कानून बमोजिम अधिकार प्राप्त निकायमा सूचीकृत भएको संस्था वा मेलमिलापको आधारभुत प्रशिक्षण प्राप्त व्यक्तिबाट कार्यालयले तालिम दिने व्यवस्था मिलाउनु पर्छ।

२१. मेलमिलाप तालिम दिने संस्था सूचिकृत हुनुपर्ने: (१) प्रचलित कानून बमोजिम अधिकार प्राप्त निकायमा सूचिकृत भएका संस्थालाई कार्यालयले मेलमिलाप तालिम दिन सूचिकृत गर्नु पर्छ।

(२) कार्यालयले मेलमिलापको तालिम दिने संस्थालाई परिचालन गर्दा एकै कामका लागि एक भन्दा बढी संस्थालाई जिम्मेवारी दिने छैन।

(३) उपदफा (१) बमोजिमको तालिम सञ्चालन गर्ने सूचिकृत संस्थाले तालिमको लागि श्रोत व्यक्तिको रोष्टर तयार गरी पर्छ।

(४) मेलमिलाप सम्बन्धि आधारभुत र अन्य तालिम मन्त्रालय एवम कार्यपालिकाबाट स्वीकृत पाठ्यक्रम बमोजिम सञ्चालन गर्नु पर्छ।

(५) सूचिकृत मेलमिलापको पाठयक्रम उल्लिखित विषयमा तोकिएको प्रक्रिया अपनाई मेलमिलापको तालिम हुनेछ।

(६) कार्यालय वा मेलमिलापको तालिम दिने संस्था मेलमिलापको तालिम सम्पन्न गरेको प्रमाणपत्र दिँदा सहभागीलाई अनुसूची-७ बमोजिमको प्रतिबद्धता पत्रमा सहीछाप गराई कार्यालय वा संस्थाको अभिलेख राख्ने व्यवस्था मिलाउनु पर्छ।

२२. आचारसंहिताको पालना: यस कार्यविधिको अनुसूची-६ बमोजिमको आचारसंहिता सबै मेलमिलापकर्ताले पालना गर्नुपर्ने।

२३. शपथ: मेलमिलापकर्ताले यस कार्यविधि बमोजिम निष्ठापूर्वक काम गर्ने शपथ लिनु पर्छ। मेलमिलापकर्ताको हैसियतले संलग्न हुन चाहने योग्यता पुगेका मेलमिलापकर्तालाई न्यायिक समितिका संयोजकबाट अनुसूची-८ बमोजिमको शपथ लिए पछि मेलमिलाप केन्द्रमा मेलमिलापकर्ताको रूपमा सूचिकृत गरिनेछ।

२४. आचारसंहिता र शपथको अनुगमन : (१) मेलमिलापकर्ताले आचारसंहिता अनुकूल काम गरे वा नगरेको र मेलमिलापकर्ताको रूपमा लिएको शपथको सम्बन्धमा न्यायिक समिति *का तथा दफा २४.क बमोजिम बनेका मेलमिलाप अनुगमन समितिले अनुगमन गर्नेछन।

(२) आचारसंहिता पालना नगरेको भन्ने उजुरी परेमा न्यायिक समितिले सम्बन्धित मेलमिलापकर्तालाई उजुरवालाको नाम गोप्य राखी उजुरी सम्बन्धमा स्पष्टिकरण दिन सात दिनको समय दिई लिखित रूपमा जानकारी दिनु पर्छ।

(३) उपदफा (२) बमोजिमको समय भित्र स्पष्टिकरण प्राप्त नभएमा वा प्राप्त स्पष्टिकरण चित्त बुझ्दो नभएमा न्यायिक समितिले आचारसंहिता उल्लंघनको कारवाही अघि बढाउने छ।

(४) उपदफा (३) बमोजिम आचारसंहिता उल्लंघन गरेको ठहर न्यायिक समितिले सम्बन्धित मेलमिलापकर्तालाई सचेत गराउन, केही समयको लागि मेलमिलापकर्ताको काम गर्न बन्देज लगाई नसिहत दिन वा मेलमिलापकर्ताको सूचिबाट हटाउने आदेश गर्न सक्नेछ।

(५) न्यायिक समितिले गरेको आचारसंहिता उल्लंघनको कारवाही वा सजायमा चित्त नबुझे सम्बन्धित मेलमिलापकर्ताले कार्यपालिका समक्ष पुनरावेदन गर्न सक्नेछन।

(६) आचारसंहिता र शपथको सम्बन्धमा न्यायिक समितिको निर्णय उपर पुनरावेदन परेमा कार्यपालिकाको निर्णय अन्तिम हुनेछ।

*२४क मेलमिलाप अनुगमन समिति: (१) मेलमिलाप सम्बन्धी काम, कारवाहीको मेलमिलाप केन्द्रमा अनुगमन गर्न न्यायिक समितिमा देहाय बमोजिमको एक अनुगमन समिति रहनेछ:-

- | | |
|--|-------------|
| (क) छायानाथ रारा नगरपालिकाका नगर उप-प्रमुख | -संयोजक |
| (ख) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेका अधिकृत स्तरका कर्मचारी | -सदस्य |
| (ग) नगरप्रमुखले तोकेका एक जना कर्मचारी | -सदस्य |
| (घ) उजुरी प्रशासक | -सदस्य सचिव |

(२) मेलमिलाप समितिको बैठक लगायत अन्य कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।

*२४ख मेलमिलाप अनुगमन समितिको काम, कर्तव्य र अधिकार: मेलमिलाप अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

- (क) छायानाथ रारा नगरपालिका भित्र मेलमिलापद्वारा विवाद समाधान गर्ने सम्बन्धमा मेलमिलापकर्ता वा सम्बन्धीत मेलमिलाप केन्द्रहरूले अवलम्बन गरेको प्रक्रियाका सम्बन्धमा समयमा अनुगमन गर्ने वा गराउने,
- (ख) खण्ड (क) बमोजिम अनुगमन गर्दा सो कार्यमा संलग्न मेलमिलाप केन्द्र वा मेलमिलापकर्ता वा व्यक्तिहरूलाई निर्देशन दिनु पर्ने देखिएमा आवश्यक निर्देशन दिने,
- (ग) आफुले गरेको अनुगमनको प्रतिवेदन प्रत्येक वर्षको आर्थिक वर्ष सकेपछि एक महिना भित्रमा छायानाथ रारा नगरपालिका नगरकार्यपालिकामा पेश गर्ने।

२५. पक्षलाई मेलमिलापको परिणाम बाध्यकारी हुने: मेलमिलापमा भएको सहमति विवादका पक्ष र संलग्न सरोकारवालाको निम्ति बाध्यात्मक हुनेछ । उक्त सहमति कार्यान्वयन गर्न विवादका पक्ष र सरोकारवाला बाध्य हुनेछन।

२६. सहमति कार्यान्वयन : (१) मेलमिलाप केन्द्रमा सहमति भै मिलापत्र भएको मितिले तीस दिनभित्र सम्बन्धित पक्षले त्यस्तो मिलापत्र कार्यान्वयन गर्नु पर्छ।

(२) उपदफा (१) बमोजिमको अवधिभित्र सम्बन्धित पक्षले उपदफा (१) बमोजिम मिलापत्र कार्यान्वयन नगरेमा कार्यालयले प्रचलित कानूनी कार्यविधि अपनाई मिलापत्रको कार्यान्वयन गराउने छ।

(३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५२ (१) बमोजिम कार्यपालिकाले न्यायिक समितिबाट

भएको यसै कार्यविधिको दफा १२ बमोजिम सहमति भए बमोजिमको मिलापत्र वा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४९ को उपदफा (२) बमोजिम भएको निर्णयको कार्यान्वयन गर्ने गराउने छ।

२७. मेलमिलापको लोगो र केन्द्रको बोर्डको व्यवस्था: (१) मेलमिलापको लोगो अनुसूची-९ बमोजिम हुनेछ र सो लोगोको प्रयोग देहायको अवस्थामा गरिनेछ।
(क) मेलमिलाप केन्द्रको बोर्डमा,
(ख) मेलमिलाप गर्दा प्रयोग हुने व्यानरमा,
(ग) कार्यक्रमको प्रवर्धन गर्ने कार्यक्रम सञ्चालन गर्दा,
(घ) मेलमिलाप सम्बन्धि विभिन्न कृयाकलाप सञ्चालन गर्दा,
(२) मेलमिलाप केन्द्रको बोर्ड अनुसूची-१० बमोजिमको हुनेछ।
२८. परिचयपत्र सम्बन्धि व्यवस्था: कार्यालयले सूचीकृत मेलमिलापकर्तालाई अनुसूची-११ बमोजिमको ढाँचामा परिचयपत्र दिनेछ।
२९. प्रोत्साहन पुरस्कारको व्यवस्था: कार्यालयले न्यायिक समितिको सिफरिसमा मेलमिलाप कार्यक्रममा उल्लेखनीय योगदान दिने मेलमिलाप केन्द्र, संघसंस्था तथा मेलमिलापकर्तालाई उचित प्रोत्साहन पुरस्कार प्रदान गर्न सक्नेछन।
३०. कार्यविधिको प्रयोग: नगरपालिका भित्र मेलमिलाप कार्यक्रमलाई सुचारु र समन्वयात्मक रूपमा सञ्चालन गरी स्थानीयस्तरमा सामाजिक सदभाव, आपसी सहयोग र मैत्रीपूर्ण परम्परालाई प्रवर्द्धन गर्न यो कार्यविधिको प्रयोग हुनेछ।
३१. प्रतिवेदन पेश गर्नुपर्ने: कार्यालयले जिल्ला समन्वय समिति, प्रदेश तथा मन्त्रालयमा अनुसूची-१२ बमोजिमको प्रतिवेदन तयार गरी पठाउनु पर्छ।
३२. कार्यविधिको व्याख्या गर्ने वा बाधा अड्काउ फुकाउने अधिकार: कार्यविधिको कार्यान्वयनको सिलसिलामा कुनै द्विविधा हुन गएमा सोको व्याख्या वा बाधा अड्काउ फुकाउने अधिकार कार्यपालिकालाई हुनेछ।
३३. *मेलमिलापकर्ताको पारिश्रमिक: मेलमिलापकर्ताले मेलमिलाप सम्बन्धी कार्य गरे वापत नगरपालिकाको न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन २०७५ ले तोके बमोजिम हुनेछ।
३४. *अनुसूचिमा हेरफेर वा थपघट गर्न सक्ने: छयाँनाथ रारा नगरपालिकाको न्यायिक समितिले आवश्यक परामर्श गरि कार्यविधिको अनुसूचिमा आवश्यकता अनुसार थपघट गर्न सक्नेछ।

अनुसूची-१

(दफा ५ (क) सँग सम्बन्धित)

विवाद दर्ता / अभिलेख फरमको गमूना

छायाँनाथ रारा नगरपालिकाको कार्यालय, गमगढी, मुगु

विवादका पक्षको विवरण

दर्ता नं. :		दर्ता मिति :	
जिल्ला :पालिका :	वडा नं. :	
विवादको प्रकार : स्थानीय सरकार सञ्चालन ऐनको दफा ४७ को उपदफा (२) मा उल्लिखित आधारमा			
१. विवादको नाम :		विवादको प्रकृति :	
२. विवादको पहिलो पक्षको विवरण :			
नाम :	लिङ्ग :	जात/जाति :	उमेर :
जिल्ला :पालिका :	वडा नं. :	
सम्पर्क ठेगाना (टेलिफोन/मोबाइल) :			
२.१ शैक्षिक योग्यता			
१. निरक्षर :	२. साधारण लेखपढ :	३. प्राथमिक :	
४. माध्यमिक :	५. उच्च माध्यमिक :	६. स्नातक वा सो भन्दा माथि :	
२.२ मेलमिलापकर्ता छनौट (प्रथमिकता निर्धारण)			
प्रथम छनौट :	दोस्रो छनौट:	तेस्रो छनौट :	
२.३ अन्य सरोकारवालाको नाम / संख्या			
२.४ यस भन्दा पहिले मेलमिलाप सेवा :		१. लिएको	२. नलिएको
३. विवादको दोस्रो पक्षको विवरण :			
नाम :	लिङ्ग :	जात/जाति :	उमेर :
जिल्ला :पालिका :	वडा नं. :	
सम्पर्क ठेगाना (टेलिफोन/मोबाइल) :			
३.१ शैक्षिक योग्यता			
१. निरक्षर :	२. साधारण लेखपढ :	३. प्राथमिक :	

४. माध्यमिक :	५. उच्च माध्यमिक :	६. स्नातक वा सो भन्दा माथि :
३.२ मेलमिलापकर्ता छनौट (प्रथमिकता निर्धारण)		
प्रथम छनौट :	दोस्रो छनौट:	तेस्रो छनौट :
३.३ अन्य सरोकारवालाको नाम/ संख्या :		
३.४ यसभन्दा पहिले मेलमिलाप सेवा :	१. लिएको	२. नलिएको
नोट : १. विवादको पहिलो पक्ष भन्नाले साधारणतया विवाद दर्ता गर्नेलाई जनाउँछ ।		
४.१ विवाद सुरु भएको मिति :		
४.२ मेलमिलाप केन्द्रमा आउनु अघि कुनै निकायमा समाधानको लागि प्रयास भएको थियो ?		
भएको थियो	भएको थिएन	
४.३ प्रयास भएको भए कुन निकायमा भएको थियो ?		
१.स्थानीय प्रहरी कार्यालय	२. वडा कार्यालय	३. जिल्ला प्रहरी कार्यालय
४. जिल्ला प्रशासन कार्यालय	५. अदालत	६. अन्य.....
४.४ विवादको परिणाम के भयो कारण खुलाउने		
४.५ अन्य कुनै ठाउँमा यो विवाद चलिरहेको : १. छ । २. छैन ।		
४.६ यदि कुनै निकायले मेलमिलापको लागि पठाएको /सिफिरस गरेको भए सो निकायको नाम :		

*अनुसूची-१ (क)
(दफा ७ को उपदफा (२) (क) सँग सम्बन्धित)

मेलमिलापद्वारा विवाद समाधान गर्न दिइने निवेदनको दाँचा

श्री.....

..... ।

विषय: मेलमिलापद्वारा विवाद समाधान गरी पाउँ ।

..... वादी/निवेदक र प्रतिवादि/प्रत्यर्थी भएको मुद्दा
त्यस..... कारवाही भईरहेकोले सो मुद्दा/विवाद मेलमिलापको प्रक्रियाद्वारा
समाधान गर्ने मेरो/हाम्रो इच्छा भएकोले सो मुद्दा मेलमिलापको प्रक्रियाद्वारा समाधान गर्ने
सम्बन्धमा आवश्यक व्यवस्था गरी पाउन यो निवेदन गरेको छु/छौं । निवेदनमा लेखिएको
व्यहोरा ठीक साँचो छ झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

निवेदक

सही:

नाम:

मिति:

*अनुसूची-१ (ख)
(दफा ७ को उपदफा (२) (ग) सँग सम्बन्धित)
मेलमिलापद्वारा मुद्दा/विवाद समाधान गर्न दिइने आदेशको दाँचा
श्री छायाँनाथ रारा नगरपालिका
न्यायिक समितिबाट भएको
आदेश
..... सालको मुद्दा नं.....


..... वादी/निवेदक
विरुद्ध
..... प्रतिवादि/प्रत्यर्थी

मुद्दा:.....


मिति	आदेश	कैफियत
२०८०/०१/३१	<p>मिति मा दर्ता हुन आएको वादी/निवेदक र प्रतिवादि/प्रत्यर्थी भएको मुद्दा यस..... मा विचारधिन रहेको र मुद्दाका..... पक्षले सो मुद्दा मेलमिलापको प्रक्रियाबाट समाधान गरी पाउन निवेदन गरेको/मेलमिलापको प्रक्रियामा पठाउन उपयुक्त भएको/प्रस्तुत मुद्दा स्थानीय सरकार ऐनको दफा ४७ को उपदफा (२) बमोजिमको क्षेत्राधिकार भित्र पर्ने भएकोले मेलमिलापका लागि..... नं. वडा कार्यालयको मेलमिलाप केन्द्रमा पठाउने गरि तोकिएको छ । न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन २०७५ तथा मेलमिलाप केन्द्र स्थापना सम्बन्धी कार्यविधि, २०७९ को अधिनमा रहि मेलमिलापकर्ताले नियुक्ति पाएको मितिले दिन भित्र मेलमिलाप सम्बन्धी कार्य सम्पन्न गर्न लगाई नियमानुसार पेश गर्नु ।</p> <p style="text-align: center;">.....</p> <p style="text-align: center;"> ऐश्वर्य मल्ल संयोजक नन्द बहादुर रावल सदस्य कुञ्जुम कुमाई सदस्य </p>	

अनुसूची-२
(दफा ९ को उपदफा (१) सँग सम्बन्धित)


मेलमिलाप केन्द्र
छायाँनाथ रारा नगरपालिका वडा नं....., गमगढी, मुगु
मेलमिलापकर्ताको सूची




नाम :
सम्पर्क नं. :




नाम :
सम्पर्क नं. :




नाम :
सम्पर्क नं. :



नाम :
सम्पर्क नं. :



नाम :
सम्पर्क नं. :



नाम :
सम्पर्क नं. :

*अनुसूची-२ (क)
(दफा द.क संग सम्बन्धित)
मेलमिलापको प्रमाणपत्रको दाँचा

श्री.....
..... ।

मेलमिलापको प्रमाणपत्र

न्यायिक समितिको मितिको निर्णयानुसार तपाईंलाई मेलमिलाप सम्बन्धी कार्य गर्न छायाँनाथ रारा नगरपालिकाको मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि २०७९ र न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन २०७५ बमोजिम यो प्रमाणपत्र दिइएको छ ।

कार्यालयको छाप

मेलमिलापको प्रमाणपत्र दिने अधिकारी
सही:
नाम:
पद:
मिति:

*अनुसूची-२ (ख)
(दफा ९.क. सँग सम्बन्धित)

मेलमिलापकर्ताको नियुक्तिपत्रको दाँचा

श्री

..... ।

विषय:- मेलमिलापकर्ताको नियुक्तिपत्र ।

..... वादी/निवेदक..... प्रतिवादि/प्रत्यर्थी भई
समितिमा दर्ता भएको..... मुद्दा मेलमिलापको प्रक्रियाद्वारा समाधान गर्न पक्षको हैसियतले
मैले/हामीले वा पक्षहरूको सहमतिमा यस समिति/केन्द्रको तर्फबाट
तपाईंलाई मेलमिलापकर्ताको रूपमा नियुक्ति गरिएको छ ।

नियुक्ति गर्ने पक्ष वा पदाधिकारीको
सहि:
नाम:
मिति:

अनुसूची-३
(दफा १० उपदफा (४) सँग सम्बन्धित)
मेलमिलापकर्ताको प्रतिवेदन

.....मेलमिलाप केन्द्र,
छायाँनाथ रारा नगरपालिका,
गरगढी, मुगु ।

प्रथम पक्ष श्री र दोस्रो पक्ष श्री
.....भएकोविवादमा मेलमिलाप गराउन
हामीलाई मिति गते मेलमिलापकर्ताको रुपमा रोजिएकोमा मेलमिलापको
प्रक्रिया अपनाई मेलमिलाप गराउँदा पक्ष मिल्न मञ्जुर नभएकोले/मेलमिलापको लागि
तोकिएको दिनमा पक्ष अनुपस्थिति भएकोले मेलमिलाप हुन नसकेको व्यहोराको यो
प्रतिवेदन पेश गरेका छौं ।

विवादको प्रथम पक्ष :

नाम :

सही छाप :

विवादको दोस्रो पक्ष :

नाम :

सही छाप :

मेलमिलापकर्ता :

नाम :

नाम :

नाम :

दस्तखत :

दस्तखत :

दस्तखत :

अनुसूची-४
(दफा-१३ (१) सँग सम्बन्धित)
सहमति-पत्रको ढाँचा
मेलमिलाप केन्द्र

छायाँनाथ रारा नगरपालिका वडा नं., गमगढी, मुगु ।
सहमति पत्र

विवादको बिषय :

.....जिल्लामहानगर/उपनगरपालिका/
नगरपालिका/गाँउपालिकावडा नं..... बस्ने वर्ष.....को
श्री..... र जिल्ला
महानगर/उपनगरपालिका/नगरपालिका/गाँउपालिकावडा नं..... बस्ने
वर्ष.....को श्री..... बीच उल्लिखित विषयमा असमझदारी भई सिर्जना
भएको विवादमा मेलमिलापको लागि यस मेलमिलाप केन्द्रमा प्राप्त भएको हुनाले दुबै पक्षलाई
राखी मेलमिलाप प्रक्रियाद्वारा मिति.....गतेमा छलफल गराउँदा तपशिलका
बुँदामा हामी दुबै पक्षको चित्त बुझदो सहमति भएकोले सहमत भएको बुँदालाई निष्ठापूर्वक
पालना गर्ने गरी मेलमिलापकर्ताको उपस्थितिमा राजी खुशीले यो सहमति पत्रमा सही छाप
गरी लियोँ/दियोँ ।

- १.....
- २.....
- ३.....
- ४.....

सहमत हुने पक्षहरू

पहिले पक्ष
नाम:
ठेगाना:
हस्ताक्षर:

दोस्रो पक्ष
नाम:
ठेगाना:
हस्ताक्षर:

मेलमिलापकर्ता

नामः	नामः	नामः
ठेगानाः	ठेगानाः	ठेगानाः
हस्ताक्षरः	हस्ताक्षरः	हस्ताक्षरः

ईति सम्बत.....साल.....महिना.....गते.....रोज शुभम् ।

अनुसूची-५
(दफा १५ को (ज) सँग सम्बन्धित)
मेलमिलाप अनुगमन फारम

छायाँनाथ रारा नगरपालिका
वडा नं.

गमगढी, मुगु ।

अनुगमन गरिएको अवधि.....देखि.....सम्म ।

मेलमिलाप केन्द्र संयोजकको नाम:

मेलमिलाप कार्यक्रम आर्थिक तथा प्राविधिक सहयोग गर्ने संस्थाको नाम :

तालिम प्राप्त कुल मेलमिलापकर्ताको संख्या	क्रियाशील मेलमिलापकर्ताको संख्या	विवाद दर्ता संख्या :	समाधान भएको संख्या	मेलमिलाप प्रक्रियामा रहेको संख्या :	समाधान हुन नसकी न्यायिक समितिमा पठाएको संख्या :	कैफियत

१. मेलमिलाप केन्द्रको भौतिक अवस्था :
२. आचारसंहिताको पालनाको अवस्था :
३. विनियोजन बजेट र खर्च अवस्था :
४. मेलमिलापकर्ताको लागि पुनर्ताजगी/उच्च तालिमको आवश्यकता :
५. मेलमिलापकर्ताको पर्यप्तता/अपर्यप्तता :
६. अनुगमनकर्ताको टिप्पणि
७. अनुगमनकर्ताको सुझाव :

अनुगमनकर्ता

१.

अनुसूची-६

(दफा १७ को (ड) सँग सम्बन्धित)

छायाँनाथ रारा नगरपालिका सूचीसृत मेलमिलापकर्ताको आचारसंहिता मेलमिलापकर्ताको आचारसंहिता-२०७९

१. मेलमिलापकर्ताको पेशागत आचरण

- (क) नेपालको संविधान, अन्य प्रचलित कानून र यस कार्यविधि बमिजिम मेलमिलाप सम्बन्धि काम कारवाही निष्पक्षले गर्नु पर्ने,
- (ख) कुनै पक्षप्रति झुकाव, आग्रह, पूर्वाग्रह वा सो देखिने कुनै व्यवहार गर्नु हुँदैन,
- (ग) कुनै पक्षलाई डर, त्रास, झुक्यान वा प्रलोभनमा परी मेलमिलाप गराउन हुँदैन,
- (घ) मेलमिलाप सम्बन्धि काम कारवाहीको सिलसिलामा पक्षसँग आर्थिक तथा अन्य स्वार्थजन्य कुनै काम कारवाही वा लेनदेन व्यवहार गर्नु हुँदैन,
- (ङ) मेलमिलापकर्ताले विवादको विषयवस्तु वा विवादका पक्षसँग अनुचित वा जालसाजीपूर्ण तवरले कुनै काम कारवाही गर्नु हुँदैन,
- (च) मेलमिलापको काम कारवाही वा मेलमिलापको प्रक्रियामा जानाजान त्रुटी वा अनियमितता गर्ने, अनावश्यक रूपमा लम्ब्याउने, ढिलो गर्ने वा मेलमिलाप सम्बन्धि काम कारवाहीमा अभिरुची नदेखाउने जस्ता कार्य गर्नु हुँदैन,
- (छ) मेलमिलापको क्रममा पक्ष र मेलमिलापकर्ताको विचमा भएका कुरा र पक्षको परिचय लगायत मेलमिलापकर्तालाई जानकारी हुन आएका तथ्य गोप्य राख्नुका साथै पक्षको हित प्रतिकूल हुने गरी प्रकट गर्नु हुँदैन,
- (ज) संविधान, प्रचलित कानून, सार्वजनिक नीति र अर्ध न्यायिक/न्यायिक निकायको गरिमा उच्च बनाउदै पक्षको सामाजिक मर्यादा र आत्मसम्मानलाई सम्मान पुग्ने कार्य गर्नु पर्दछ । विवादका पक्षसँग मेलमिलाप गराईदिए वापत ठेक्का वा प्रतिशतमा पारिश्रमिक निर्धारण नगर कानूनले तोकेको सिमामा रही पक्षसँगको सहमति बमोजिमको पारिश्रमिक स्वीकार गर्नु पर्छ ।

१.१. मेलमिलाप सम्बन्धि कार्यविधिको पालना गर्नु पर्ने

- (क) मेलमिलाप सम्बन्धि कार्य संविधान, ऐन कानून र यस कार्यविधि बमिजिम मेलमिलाप प्रक्रिया सञ्चालन गर्नु पर्छ ।
- (ख) कुनै सम्झौता मेलमिलापद्वारा विवाद समाधान गरिने व्यवस्था भएमा त्यस्तो विवाद सोही सम्झौतामा उल्लेख भएको कार्यविधि अनुरूप गर्नु पर्छ ।
- (ग) पक्ष मेलमिलाप गर्न सहमति भएका बुँदा र त्यसको परिणामको बारेमा पक्षलाई स्पष्टसँग बताएर मात्र सो कागजातमा पक्षको सहीछाप गर्न लगाई आफ्नो समेत हस्ताक्षर गरी

सहमतिपत्र तयार हर्नुपर्छ ।

१.२. मेलमिलापकर्ताको जिम्मेवारी

- (क) मेलमिलाप भएमा सहमतिपत्रको कागज सहित तोकिएको समय भित्र विवादका पक्षलाई सम्बन्धित निकायमा पठाई दिनु पर्छ। मेलमिलाप हुन नसकेमा तोकिएको ढाँचामा गाँउ/नगरपालिका समक्ष प्रतिवेदन पेश गर्नुपर्छ।
- (ख) मेलमिलापको कार्यविधि अपनाउँदा पक्ष बीच मेलमिलाप गराउन नसकिएमा मेलमिलापद्वारा विवाद समाधान नभएको व्यवहोराको लिखित जानकारी दिनु पर्छ।

१.३. मेलमिलापकर्ताको दायित्व

- (क) मेलमिलापकर्ताले विवादको विषयवस्तुमा छलफल गर्नु अघि मेलमिलापको प्रक्रियामा अपनाइने कार्यविधि, सहमति वा निष्कर्षमा पुग्ने काम पक्ष स्वयंको भएको र मेलमिलापकर्ता सहजकर्ताको भुमिकामा मात्र रहेको कुरा जानकारी गराउनु पर्छ
- (ख) मेलमिलापको प्रक्रियामा भए गरेका कार्य पक्षले पनि गोप्य राख्नु पर्ने विषय, मेलमिलापको प्रक्रियामा संलग्न भै चित्त नबुझेमा कुनै पनि समयमा अलग हुन पाउने विषयमा पक्षलाई जानकारी गराउनु पर्छ।
- (ग) मेलमिलापकर्ताको रूपमा छनौट भएको व्यक्तिले मेलमिलापकर्ता भई काम गर्न नचाहेमा आफुले छनौटको सूचना पाएको सात दिन भित्र सोको लिखित जानकारी सम्बन्धित वडा कार्यालय वा मेलमिलाप केन्द्रलाई दिनु पर्छ।
- (घ) मेलमिलापकर्ता छनौट भएको व्यक्तिले मेलमिलाप गर्दा मैत्रीपूर्ण तवरबाट विवाद समाधान गर्न पक्षलाई स्वतन्त्र, तटस्थ र निष्पक्ष भएर सहयोग गर्नु पर्नेछ
- (ङ) विवादको विषयवस्तु उपर मेलमिलापकर्ताको कुनै स्वार्थ निहित रहेको भए वा आफुले स्वतन्त्र तथा निष्पक्ष रूपमा काम गर्न निकायलाई लिखित जानकारी गराउनु पर्छ।
- (च) लैङ्गिक विभेद, धर्म, जातजाति, आर्थिक स्तर वा राजनैतिक संलग्नताको आधारमा, कुनै प्रकारको झुकाव र पूर्वाग्रही भावना नदेखाई मेलमिलापमा संलग्न हुनु पर्नेछ र निर्धारित समयमा मेलमिलाप कार्य सम्पन्न गर्न प्रयास गर्नु पर्छ।
- (छ) मेलमिलापकर्ताले प्राकृतिक स्रोत साधन सम्बन्धि विवादमा र व्यापारिक प्रकृतिको विवादमा मेलमिलापको प्रक्रिया, विषयगत दक्षता र तत्सम्बन्धि अभ्यास तथा प्रचलनलाई महत्व दिनु पर्नेछ र सामुदायिक विवादमा मेलमिलाप गर्दा सम्बन्धित समुदायमा उपलब्ध विवाद समाधान सम्बन्धि परम्परा, अभ्यास र स्वीकृत मान्यतालाई ध्यान दिई निष्पक्षता, वस्तुनिष्ठता, स्वच्छता र न्यायका सिद्धान्तबाट सदैव निर्देशित हुनु पर्छ।
- (ज) मेलमिलापकर्ताले आफै मेलमिलाप प्रक्रियामा संलग्न भएको विवादमा कुनै पनि पक्षको

तर्फबाट कानून व्यवसायी, मध्यस्थकर्ता वा न्यायाधिशको रूपमा संलग्न भै विवाद सुनुवाई नगरी सहजकर्ताको मात्र भूमिका निर्वाह गर्ने र मेलमिलापद्वारा भएको विवादको समाधानलाई हारजितको रूपमा नलिन उत्प्रेरित गर्नु पर्छ।

२. मेलमिलापको तालिम प्रदान गर्न सुचीकृत भएको संस्थाको दायित्व मेलमिलापको प्रशिक्षण गर्न अनुमती प्राप्त संस्थाले स्वीकृत पाठ्यक्रम मेलमिलाप सम्बन्धि मान्य सिद्धान्तलाई पूर्ण रूपमा पालन गरी मेलमिलाप सम्बन्धि प्रशिक्षण सञ्चालन गर्नु पर्छ। मेलमिलापको प्रशिक्षण प्रदान गर्ने संस्थाले प्रशिक्षण प्रदान गर्ने संस्थाले प्रशिक्षण पश्चात सम्बन्धित व्यक्तिलाई गाँउपालिका/नगरपालिका सँगको समन्वयमा मेलमिलापको तालिम सम्पन्न गरेको प्रमाणपत्र प्रदान गर्नेछ । मेलमिलापको तालिम सञ्चालन गर्ने संस्थाले मेलमिलापकर्ता र सर्वसाधारणलाई लक्षित गरी मेलमिलाप सेवाको प्रभावकारीताको वारेमा प्रचार प्रसार गर्न गराउन र मेलमिलाप सेवा प्रवर्द्धन सम्बन्धि आवश्यक कार्य गर्नु पर्छ।

अनुसूची-७
(दफा २१ को उपदफा (६) सँग सम्बन्धित)
मेलमिलापकर्ताको प्रतिवद्धता

फोटो

मेलमिलापकर्ताको प्रतिवद्धता

ममेलमिलापकर्ताको आचारसंहिता र शपथमा उल्लिखित सवै बुँदालाई स्वीकार गरी मेलमिलापकर्ताको रूपमा पालना र कार्य गर्न प्रतिवद्ध छु । म मेलमिलापकर्ताको रूपमा निष्पक्ष र तटस्थ भूमिकामा रहदै यसका कर्तव्यबाट कुनै किसिमले पनि विचलित हुनेछैन । मैले तालिममा सिकेका शीपको प्रयोग गरी मेलमिलाप प्रक्रिया अपनाई मेलमिलापकर्ताको भूमिका निर्वाह गर्नेछु । मेलमिलापकर्ताको आचारसंहिता र शपथमा उल्लेखित शब्द र भावनालाई उच्च नैतिक आदर्शको रूपमा पालन गर्न कटिवद्ध हुनेछु । आचारसंहिताले उल्लंघनको विषयमा म व्यक्तिगत रूपमा जवाफदेहि हुनेछु ।

१. मेलमिलाप गर्दा मैत्रीपूर्ण तवरबाट विवाद समाधान गर्न पक्षलाई स्वतन्त्र तथा निष्पक्ष तरिकाले सहयोग गर्नेछु । पक्षको हितलाई सर्वोपरी राखी न्यायिक प्रक्रिया प्रतिको जिम्मेवारी बोध गर्दै विवादका पक्षलाई डर वा दबाव वा अनुचित प्रभावबाट मुक्त राख्न सहजकर्ताको भूमिकामा प्रस्तुत हुनेछु ।
२. सदैव पक्षको हक तथा दायित्वलाई महत्व दिदै व्यापारिक प्रकृतिको विवादमा भए सो विषयको अभ्यास तथा प्रचलन, समुदायमा आधारित संयन्त्र सम्बन्धि परम्परा, अभ्यास र स्वीकृत मान्यतालाई ध्यान दिई निष्पक्षता, वस्तुनिष्ठता, स्वच्छता र न्यायका सिद्धान्तबाट सदैव निर्देशित हुनेछु ।
३. मैले लैङ्गिक, जातजाति, आर्थिक, राजनैतिक वा अन्य यस्तै कुनै आधारमा कुनै प्रकारको झुकाव र पुर्वाग्राही भावना नदेखाई मेलमिलापमा संलग्न हुनेछु र निर्धारित समयमा मेलमिलाप कार्य सम्पन्न गर्न प्रयास गर्नेछु ।
४. विवाद पक्षसँग व्यक्तिगत सम्बन्ध भए मेलमिलाप शुरु गर्नु अघि पक्षलाई जानकारी गराउने छु ।
५. विवादको विषयवस्तु उपर मेरो कुनै स्वार्थ निहित रहेको भए पक्षलाई जानकारी गराई निजले अनुमति दिएमा बाहेक मेलमिलाप प्रक्रियाबाट अलग भई न्यायिक समितिलाई जानकारी गराउने छु ।
६. दुवै पक्षको जानकारीमा मात्र मेलमिलाप कार्य प्रारम्भ गर्नेछु र पक्षलाई मेरो भूमिका र मेलमिलाप प्रक्रियाको बारेमा जानकारी गराउदै दुवै पक्षलाई समान रूपमा आ-आफना कुरा राख्न मौका दिनेछु ।

७. मेलमिलाप भएमा वा नभएमा मेलमिलाप प्रक्रियामा भए गरेका कार्यको गोपनियता कायम गर्नेछु । सहमति भई वा नभई निवेदन/उजुरी फिर्ता हुँदा मेलमिलाप प्रक्रियाको क्रममा आफुले थाहा पाएको सूचना वा गरेको अनुभव निर्णयकर्ता समेत कसैलाई नभनी पक्षको गोपनियता सुनिश्चित गर्नेछु ।
८. संविधान, कानून, न्यायिक निकायको गरिमा उच्च बनाउदै पक्षको सामाजिक मर्यादा, आत्मसम्मान र गरिमालाई सम्मान पुग्ने कार्य गर्नेछु । विवादका पक्षसँग मेलमिलाप गराईदिने वापत ठेक्का वा प्रतिशत पारिश्रमिक निर्धारण नगरी कानूनले तोकेको सिमामा रही पारिश्रमिक स्वीकार गर्नेछु ।
९. सहमति भएका बुँदा र त्यसको परिणामको बारेमा पक्षलाई स्पष्टसँग बताएरमात्र सहमतिपत्रमा सहि गर्न लगाउनेछु ।
१०. आफुले मेलमिलाप गरेको विवादमा त्यसै विषयमा कुनै पनि पक्षको तर्फबाट कानून व्यवसायीको रूपमा प्रतिनिधित्व गर्ने छैन र न्यायाधीश र मध्यस्थकर्ताको रूपमा संलग्न नरही तटस्थ बन्नेछु ।
११. यदि कुनै कारणवश वा परिस्थितीजन्य कारणले मेलमिलापकर्ताको रूपमा आचारसंहिता पालना गर्न नसक्ने लागेमा आफुलाई सो विवादबाट अलग राख्नेछु ।
१२. यसमा उल्लिखित प्रतिबद्धता, मेलमिलापकर्ताको आचारसंहिता र शपथका कुनै बुँदाको उलङ्घन गरेमा मलाई मेलमिलापकार्यको लागि अयोग्य भएको घोषणा गरिएमा स्वीकार गर्नेछु ।

दस्तखत

नाम

ठेगाना

फोन नं.

मिति

अनुसूची-८
(दफा २३ सँग सम्बन्धित)
मेलमिलापकर्ताको शपथपत्र

शपथको ढाँचा

म.....ईश्वरको नाममा/सत्य निष्ठापूर्वक मेलमिलापकर्ताको रूपमा शपथ लिन्छु कि मैले मेलमिलाप सम्बन्धि प्रक्रियाको सिलसिलामा कुनै पक्ष प्रति मरमोलाहिजा नराखी, पक्षपात नगरी, गोपनियता र निष्पक्षता कायम गर्दै कानून र न्यायिक प्रक्रिया प्रति सम्मान तथा समर्पणको भावना राखी काम गर्नेछु । मैले स्थानीय सरकार सञ्चालन ऐन, २०७४, प्रचलित कानून र मेलमिलापकर्ताले पालना गर्नु पर्ने आचरणको पूर्ण पालना गर्दै आफूलाई सुम्पिएको दायित्व इमान्दारीपूर्वक निर्वाह गर्नेछु ।

शपथ लिनेको-

शपथ गराउनेको-

सही

सही

नाम

नाम

पद

पद

छाप

कार्यालय

मिति

अनुसूची-९
(दफा २७ को उपदफा (१) सँग सम्बन्धित)

मेलमिलापको लोगो



विवादको साटो, मेलमिलापको बाटो

अनुसूची-१०
(दफा २७ को उपदफा (२) सँग सम्बन्धित)

मेलमिलापको केन्द्रको बोर्ड

..... मेलमिलाप केन्द्र

छयाँनाथ रारा नगरपालिका

वडा नं.

गदगढी, मुगु ।

अनुसूची-११
(दफा २८ सँग सम्बन्धित)

मेलमिलापको परिचय-पत्र



छायाँनाथ रारा नगरपालिकाको कार्यालय
वडा नं....

मेलमिलापकर्ताको परिचयपत्र

नाम:

नेपाली ना.प्र.नं.

तालिम प्राप्त गरेको मिति:

सूचीकृत भएको मिति:

अवधि:

फोटो

.....
प्रमाणित गर्ने

अनुसूची-१२
(दफा ३१ सँग सम्बन्धित)
मेलमिलाप कार्यक्रमको प्रगति प्रतिवेदनको ढाँचा

छायाँनाथ रारा नगरपालिका वडा नं.

गदगढी, मुगु ।

प्रतिवेदनको अवधि आर्थिक वर्षको देखिसम्म

मेलमिलापकर्ताको संख्या		विवादको प्रकार	विवादको संख्या	मेलमिलाप भएको संख्या	मेलमिलाप प्रक्रियामा रहेको संख्या	मेलमिलाप हुन नसकी पठाएको संख्या
महिला	पुरुष					
जम्मा						

आज्ञाले,
पशुपती शाही
नि. प्रमुख प्रशासकीय अधिकृत